

२०७९ असोज ९ गते कार्यपालिका बैठकमा पेश भएका प्रस्तावहरूको निर्णय

निर्णयहरू :

१. यस अघि विभिन्न मितिको कार्यपालिका बैठकले गरेका निर्णयहरूको कार्यान्वयन सम्बन्धमा समिक्षा गरियो । निर्णयहरूको कार्यान्वयन प्रभावकारी रूपमा भइरहेको पाइयो । आगामी निर्णयहरू समेत प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित शाखा तथा वडा कार्यालयहरूलाई निर्देशन दिने ।
२. देहाय बमोजिमका कार्यविधिहरू स्वीकृत गर्ने
 - क) स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७९
 - ख) गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७९
 - ग) कर्मचारीको आन्तरिक पर्यटन काज कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७९
 - घ) लुङ्ग्री गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि, २०७९
३. लुङ्ग्री गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि, २०७९ बमोजिम साझेदारी गर्न इच्छुक संघ संस्थाहरूको लागि सूचना प्रकाशन गर्ने
४. गाउँपालिकाको एम्बुलेन्स संचालन सम्बन्धी कार्यविधि बमोजिम एम्बुलेन्स संचालन समिति तपसिल बमोजिम गठन गर्ने
तपसिल :

गा.पा.अध्यक्ष	श्री भरत कुमार थापा	संयोजक
गा.पा. उपाध्यक्ष	श्री दिल कुमारी गुरुड	सदस्य
सामाजिक विकास समिति संयोजक	श्री विरवल खडका	सदस्य
आर्थिक प्रशासन शाखा प्रमुख	श्री	सदस्य
स्वास्थ्य संयोजक	श्री लेपेन्द्र बहादुर बुढाथोकी	सदस्य सचिव
५. गाउँपालिकामा संचालित सवारी साधनले स्वीकृत भाडादर भन्दा बढी भाडा लिइरहेको जनगुनासो आएको हुँदा तोकिए बमोजिमको भाडामा सवारी साधन संचालन गर्न सम्बन्धित पक्षलाई जानकारी गराउने
६. आ.व. २०७९।८० मा बाखा पकेट क्षेत्र विकास कार्यक्रम संचालनका प्राप्त शसर्त बजेट कार्यान्वयनका लागि यस गाउँपालिकाको वडा नं ६ छनौट गरी कार्यान्वयन गर्ने
७. गाउँपालिकाको पहिचान झल्किने लोगो निर्माणको लागि आवश्यक मापदण्ड तयार गरी सूचना आवाहन गर्ने

८. नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी मुख्य मुख्य बजारहरूको अनुगमन गर्ने
९. संघीय अंग्रेजी, गणित, बिज्ञान शिक्षण सिकाई अनुदान कोटा सम्बन्धमा छलफल गर्दा शिक्षण सिकाई अनुदान व्यवस्थापन कार्यविधि २०७७अनुसार माध्यमिक तह (९-१०) र आधारभूत तह (६-८) गणित अंग्रेजी ,बिज्ञान विषयको शिक्षक उपलब्धतामा वृद्धी गर्नका लागि कुनै पनि स्वीकृत वा राहत दरबन्दी नभएका तथा १ स्वीकृत वा राहत दरबन्दी भएका आ.वि.तथा मा.वि. हरू छनोट गरी उपलब्ध गराउनुपर्ने व्यवस्था अनुसार शिक्षण सिकाई अनुदान सो कार्यविधिको मापदण्ड भित्र पर्ने तपसिल अनुसारका बिद्यालयहरू छनोट गरी देहाय अनुसारको शिक्षण सिकाई अनुदान कोटा उपलब्ध गराउने गाउँ शिक्षा समितिको निर्णय बमोजिम साथै मा.वि. तह(९-१०)मा बाँकी रहेको अनुदान बजेटबाट मापदण्डको आधारमा दरबन्दी पुरा नभएको,जेष्ठता र बिद्यार्थी संख्याको आधारमा श्री गौरीशंकर मा.वि.,श्री सरस्वति मा.वि. दाईवाङ् र ,श्री ने.रा.मा.वि. पाङ् लाई १ /१ वटा आधारभूत तह(६-८) को शिक्षण सिकाई अनुदान कोटा उपलब्ध गराउने निर्णय कार्यपालिकाबाट अनुमोदन गर्ने

तपसिल:

माध्यमिक तह (९-१०)

क्र.स.	विद्यालयको नाम/ठेगाना	साबिक	थप	जम्मा	कैफियत
१	श्री सामाजिक मा.वि. लुङ्ग्री-३	१	१	२	
२	श्री गौरीशंकर मा.वि. लुङ्ग्री-४	१	१	२	
३	श्री ने.रा.मा.वि. लुङ्ग्री-७	१	१	२	
४	श्री सरस्वति मा.वि.लुङ्ग्री-१	१	१	२	
५	श्री मा.वि. छिउदर लुङ्ग्री-१	०	२	२	
६	श्री ने.रा.मा.वि. लुङ्ग्री-१	०	२	२	
७	श्री गोकुल मा.वि. लुङ्ग्री-२	१	०	१	
जम्मा		५	८	१३	

आधारभूत तह (६-८)

क्र.स.	विद्यालयको नाम/ठेगाना	हाल	कैफियत
१	श्री युवावर्ष आ.वि.लुङ्ग्री-१	१	
२	श्री हिक्मतेश्वर आ.वि.लुङ्ग्री-२	१	
३	श्री बिजयश्वरी आ.वि.लुङ्ग्री-४	१	
४	श्री ज्योति आ.वि.लुङ्ग्री-५	१	
५	श्री ने.रा.आ.वि.पाटेगुम्चाल लुङ्ग्री-६	१	
६	श्री ज्योति आ.वि. तल्लोगुम्चाल	१	
७	श्री फुलवारी आ.वि. लुङ्ग्री-६	१	

८	श्री गौरीशंकर मा.वि. लुङ्ग्री-४	१	
९	श्री सरस्वति मा.वि. लुङ्ग्री-२	१	
१०	श्री माध्यमिक विद्यालय छिउदर	१	
११	श्री सामाजिक मा.वि. लुङ्ग्री-३	१	
१२	श्री ने.रा. मा.वि. लुङ्ग्री-१	१	
जम्मा		१२	

१२. यस लुङ्ग्री गाउँपालिका अन्तर्गत संचालन रहेका मध्ये पछिल्लो समयमा अनुमति प्राप्त गरेका विद्यालहरूले माध्यमिक तह(९-१०) संचालन गरी २ वर्ष SEE परीक्षामा सहभागी भई सकेकोले नियम अनुसार श्री माध्यमिक विद्यालय छिउदर र श्री ने.रा.मा.वि. लुङ्ग्री-१ रोल्पालाई विद्यालय सहायक कर्मचारी (लेखापाल)को दरबन्दीमा एक-एक जना उपलब्ध गराउने गाउँ शिक्षा समितिको निर्णय बमोजिम कार्यन्वयन गर्ने